

अल्पसंख्यक जातिहरूको समानता प्रोत्साहन गर्ने  
विद्यमान तथा योजनाबद्ध उपायहरू

अग्नि तथा एम्बुलेन्स सेवा

हंगकंग अग्नि सेवा विभाग (FSD)को उद्देश्य हंगकंगका नागरिकहरूलाई आगलागी तथा अन्य प्रकोपहरू बाट बचाउनु हो। समस्यामा रहेका समुदायहरूलाई बचाउने हाम्रो उद्देश्य पुरा गर्न हामी निरन्तररूपमा हाम्रो बारुण, उद्धार, एम्बुलेन्स, आगलागी सुरक्षा सेवा कुनै जात र जातिको प्रबाह नगरी प्रदान गर्छौं।

A. रोजगारी अवसर

- |                  |  |
|------------------|--|
| सम्बद्ध सेवा     | <ul style="list-style-type: none"><li>• अग्नि सेवा विभागमा नोकरीमा आवेदन दिने सम्पूर्ण आवेदकहरूलाई रोजगारीको समान अवसर प्रदान गर्ने।</li></ul>   |
| विद्यमान उपायहरू | <ul style="list-style-type: none"><li>• आधारभूत प्रवेश आवश्यकता पुरा गर्ने सबै आवेदकहरूका लागि अग्नि सेवा विभागका नोकरी खुला छन्।</li><li>• स्टेसन अधिकृत (अपरेसन), एम्बुलेन्स अधिकृत, बरिष्ठ फायरम्यान/फायरवुमन (नियन्त्रण), फायरम्यान/फायरवुमन (अपरेसनल, मरिन) तथा एम्बुलेन्स म्यान/एम्बुलेन्स वुमनको नियुक्तिका लागि 2015 फेब्रुअरीदेखि लिखित परिक्षाका लागि द्विभाषिक पद्धति अपनाईएको छ र आवेदकहरूका लागि अंग्रेजी उपलब्ध छ।</li><li>• अल्पसंख्यक जातिका नयाँ कर्मचारीहरू लाई आधारभूत तालिम वातावरण दीई सहयोग गर्न मे 2016 मा अग्नि तथा एम्बुलेन्स सेवा एकेडेमी (FASA) को आधारभूत तालिमका लागि अंग्रेजी शिक्षण सामग्री तथा टेस्ट पेपरहरू शुरु गरिएको</li></ul> |

थियो ।

- फायर म्यान/फायर वुमन (वर्कशप), बरिष्ठ आर्टिसन र आर्टिसन पदको भाषा आवश्यकता जनवरी र अप्रिल 2017 मा क्रमशः संशोधन गरियो ।

फायरम्यान/फायर वुमन (वर्कशप)

“क्यान्टोनिज बोल्न पोख्त हुनु पर्ने” आवश्यकता हटाईएको छ ।

बरिष्ठ आर्टिसन र आर्टिसन

“प्राथमिक 6 कक्षा सो सरहको चिनियाँ र अंग्रेजी भाषा को प्रविणता तह हाँसिल गरेको” भन्ने भाषा आवश्यकता “चिनियाँ वा अंग्रेजी एउटा भाषाको लिखित/मौखिक प्रविणता” मा परिमार्जन गरिएको ।

- भविष्यको कार्यको मूल्यांकन
- FSD ले विद्यमान उपायहरू कार्यान्वयन गर्न र अल्पसंख्यक जातिका विद्यार्थीहरू लगायतका गैर-सरकारी (NGOs) तथा शैक्षिक संस्थाहरूसँग साझेदारीमा काम गर्न एवं FSD मा आउने अभिरुची पैदा गर्न निरन्तरता दिनेछ ।

## **B. अग्नि सुरक्षा तथा एम्बुलेन्स सेवाका लागि सार्वजनिक शिक्षा**

- सम्बद्ध सेवा
- अल्पसंख्यक जातिका मानिसहरूले गर्ने सार्वजनिक अग्नि सुरक्षा र एम्बुलेन्स सेवाको उचित प्रयोगका सन्देशहरूमा समान पहुँच सहजीकरण गर्न ।

- विद्यमान उपायहरू
- अल्पसंख्यक जातिहरूका लागि अग्नि सुरक्षा प्रचारका कार्यक्रमहरू गैरसरकारी संस्थाहरूसँगको साझेदारीमा आयोजना गरिन्छन् । अग्नि सुरक्षाका पम्प्लेटहरू विभिन्न भाषाहरूमा अनुवादित छन् र उपयुक्त कार्यक्रमहरूमा उद्घाटन गरिन्छन् । यी पम्प्लेटहरू FSD को वेबसाइटबाट डाउनलोड

गर्न सकिन्छ ।

- अल्पसंख्यक जातिका मानिसहरूलाई अग्नि सुरक्षा दूत र बिल्डिंग अग्नि सुरक्षा दूत हुन तालिम दिने व्यवस्था गरिएको छ ।
- एम्बुलेन्स सेवाको उचित प्रयोगको महत्व दर्साँना अल्पसंख्यक जातिका विद्यार्थीहरूका लागि बिद्यालयमा स्कुल आउटरिच कार्यक्रम
- बिशेष अल्पसंख्यक जाति समूहका आवश्यकता सम्बोधन गर्न टेलरमेड प्रदर्शनी र सेमिनारहरूको आयोजना गरिन्छ ।

भविष्यको कार्यको  
मुल्यांकन

- अग्नि सेवा विभागले थप सुधारका लागि आवश्यकता हेरेर हाम्रा उपायहरूको समिक्षा गर्नेछ ।

### C. कर्मचारी तालिम

सम्बद्ध सेवा

- कर्मचारीको जातीय सम्बेदंशिलताको चेतना र जातीय समानताको बुझाईमा सुधार गर्न

विद्यमान  
उपायहरू

- जातीय समानताको तत्व कार्यालय भित्रकै विभिन्न कर्मचारी तालिम कार्यक्रमहरूमा संलग्न गरिएको

- कर्मचारीको जातीय सम्बेदंशिलताको चेतना र जातीय समानताको बुझाईमा सुधार गर्न तिनलाई सेमिनार र अनुभव आदानप्रदान गर्ने सेवन प्रदान गरिन्छ ।

भविष्यको कार्यको  
मुल्यांकन

- अग्नि सेवा विभाग नियमितरूपमा आफ्ना तालिमहरूको मुल्यांकन तथा समिक्षा गर्दछ । कर्मचारीका तालिम कार्यक्रमका बिसयबस्तुहरू सुधार गर्न तिनको जातीय

समानताको ज्ञान वृद्धि गर्न कर्मचारी, अन्य बिभाग र गैहसरकारी संस्थाहरूका सुझाव तथा प्रतिक्रियाहरू संकलन गरिन्छ ।

### **सोधपुछ/गुनासाहरू**

सार्वजनीक प्रतिक्रिया र जिज्ञासाका लागि कृपया सहायक विभागीय अधिकृतलाई सम्पर्क गर्नुहोला (नियुक्ति, तालिम र परिक्षा) 2733 7886 को 1 मा वा [ado\\_rte\\_1@hkfsd.gov.hk](mailto:ado_rte_1@hkfsd.gov.hk) मा इमेल गर्नु होला ।

**अग्नि सेवा बिभाग**

**जुलाई 2019**